

अनुसूची- २  
(दफा ४ तथा अनुसूची-१ को भाग-३ संग सम्बन्धित)



## स्थानीय राजपत्र

बराहताल गाउँकार्यपालिकाद्वारा प्रकाशित

खण्ड: १, संख्या: २ मिति: २०७५/०३/३०

भाग-३  
बराहताल गाउँपालिका

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम बराहताल गाउँकार्यपालिकाले पारित गरेको तल लेखिए बमोजिमको बराहताल गाउँपालिकामा करारमा प्राविधिक तथा श्रेणीविहिन कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

बराहताल गाउँपालिकामा करारमा प्राविधिक तथा श्रेणीविहिन कर्मचारी व्यवस्थापन गर्ने  
सम्बन्धी कार्यविधि, २०७५

प्रस्तावना

बराहताल गाउँपालिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन यस गाउँपालिकाको लागि प्राविधिक तथा श्रेणीविहिन कर्मचारीको रिक्त पदमा करार सम्झौताका आधारमा सेवा करारमा लिने कार्यलाई व्यवस्थित गर्नका लागि बराहताल गाउँकार्यपालिकाले मिति २०७५/०३/३० गते यो कार्यविधि स्वीकृत गरी जारी गरेको छ ।

**१. संक्षिप्त नाम र प्रारम्भ:**

क. यस कार्यविधिको नाम "बराहताल गाउँपालिकामा करारमा प्राविधिक तथा श्रेणीविहिन कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५" रहेको छ ।

ख. यो कार्यविधि कार्यपालिकाले स्वीकृत गरेको मितिबाट प्रारम्भ हुनेछ ।

**२. परिभाषा:** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-

क. "अध्यक्ष" भन्नाले गाउँपालिकाको अध्यक्ष सम्झनु पर्दछ ।

ख. "ऐन" भन्नाले "स्थानीय सरकार सञ्चालन ऐन, २०७४" सम्झनु पर्दछ ।

ग. "कार्यविधि" भन्नाले "बराहताल गाउँपालिकामा करारमा प्राविधिक तथा श्रेणीविहिन कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५" सम्झनु पर्दछ ।

घ. "कार्यालय" भन्नाले गाउँकार्यपालिकाको कार्यालय सम्झनु पर्दछ ।

ङ. "प्राविधिक तथा श्रेणीविहिन कर्मचारी" भन्नाले दफा ३ (२) बमोजिम प्राविधिक सेवा तथा श्रेणीविहिन पदमा उपलब्ध गराउने गरी व्यवस्था भएका कर्मचारी सम्झनु पर्दछ ।

च. "समिति" भन्नाले दफा ५ बमोजिम गठित छनौट तथा सिफारिस समिति सम्झनु पर्दछ ।

**३. कार्यविधि लागू हुने क्षेत्र र सेवा:** (१) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (७) र (८) तथा स्थानीय तहमा सेवा प्रवाह सम्बन्धी व्यवस्थाको दफा १५(४) बमोजिम प्राविधिक तथा श्रेणीविहिन कर्मचारी करारमा राख्ने प्रयोजनको लागि यो कार्यविधि स्वीकृत गरी लागू गरिएको छ ।

(२) कार्यालयले देहायको सेवासँग सम्बन्धित प्राविधिक तथा श्रेणीविहिन कर्मचारी यस कार्यविधि बमोजिम अवधि तोक्य करारमा राख्न सक्नेछः

- (क) इन्जिनियरिङ्ग सेवासँग सम्बन्धित
- (ख) कृषि सेवासँग सम्बन्धित
- (ग) पशु सेवासँग सम्बन्धित
- (घ) वन सेवासँग सम्बन्धित
- (ङ) स्वास्थ्य सेवासँग सम्बन्धित
- (ज) श्रेणीविहिन कार्यालय सहयोगी पदसँग सम्बन्धित ।
- (झ) अन्य कुनै प्राविधिक सेवासँग सम्बन्धित ।

४. छनौट सम्बन्धी व्यवस्था: दफा (३) बमोजिमका प्राविधिक तथा श्रेणीविहिन कर्मचारी कार्यालयले करारमा राख्ने प्रयोजनको लागि सूचिकरण तथा छनौट सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछः

(१) प्राविधिक तथा श्रेणीविहिन कर्मचारीको अनुसूची - १ बमोजिम स्वीकृत कार्य विवरण बमोजिम पद वा सेवा क्षेत्र तथा सम्बन्धित सेवा समूहको योग्यता , पारिश्रमिक, सेवा शर्त समेत तोक्य सम्बन्धित कार्यालयको सूचनापाटी, वेबसाईट तथा अन्य कुनै सार्वजनिक स्थलमा अनुसूची - २ बमोजिमको ढाँचामा कम्तीमा ७ (सात) दिनको सूचना प्रकाशन गर्नुपर्नेछ ।

(२) आवेदन फारामको नमूना अनुसूची -३ बमोजिम हुनेछ । आवेदन दस्तुर गाउँपालिकाबाट निर्धारण भए बमोजिम हुनेछ ।

(३) उपदफा (२) बमोजिम पर्न आएका आवेदनहरू देहायको आधारमा दफा ५ को समितिले मूल्याङ्कन गरी सुचिकृत गर्नुपर्नेछ :

क) शैक्षिक योग्यता वापत - ६० (साठी) अंक,

- अंक अंकित स्तर निर्धारण पद्धती भएको विश्वविद्यालयको हकमा (विशिष्ट श्रेणी वापत ६०, प्रथम श्रेणी वापत ५५, द्वितीय श्रेणी वापत ५०, तृतीय श्रेणी वापत ४५, त्रिभुवन विश्वविद्यालयको अंक गणनाका आधारमा) ।

तर श्रेणी बिहिन कर्मचारीको हकमा कक्षा ८ को प्रमाण पत्रलाई आधार लिइनेछ ।

- अक्षर अंकित स्तर निर्धारण पद्धती भएका विश्वविद्यालयको हकमा (३.५ देखि ४ सम्म ६०, ३ देखि ३.५ सम्म ५५, २.५ देखि ३ सम्म ५०, अन्य ४५)

ख) कार्य अनुभव वापत (सूचना अनुसारको न्यूनतम शैक्षिक योग्यता हाँसिल गरे पश्चात) १५ (पन्ध्र) अंक (प्रति वर्ष ३ अंकको दरले, प्रमाणित विवरण संलग्न भएको हुनुपर्ने) ।

ग) स्थानीय बासिन्दा भएमा - ५ (पाँच) अंक

घ) छोटो सूचीमा प्रकाशनको लागि उत्तिर्णाङ्क न्यूनतम ५५ अंक प्राप्त गरेको हुनुपर्ने छ ।

ङ) प्राविधिक कर्मचारीको हकमा लिखित परीक्षाको पूर्णाङ्क १०० हुनेछ भने श्रेणीबिहिन कर्मचारीको हकमा अन्तर्वार्ताको अंक भार १०० पूर्णाङ्कको लिइनेछ ।

च) अन्तर्वार्तामा अधिकतम अंक-२० अंक । यस अनुसार अंक प्रदान गर्दा न्यूनतम ८ (आठ) र अधिकतम १४ (चौध) र श्रेणी विहिनको हकमा न्यूनतम ४० (चालिस) र अधिकतम ७० (सत्तरी) को सीमाभित्र रही प्रदान गर्नुपर्नेछ ।

(४) उपदफा (१) बमोजिम आवेदन माग गर्दा प्राविधिक कार्य (इन्जिनियरिङ्ग, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स) प्राप्त गरेका व्यक्तिले मात्र आवेदन दिन सक्नेछन् ।

५. छनौट तथा सिफारिस समिति: (१) माग पद संख्याका आधारमा कार्यविधिको दफा (४) को उपदफा (३) बमोजिम उम्मेदवारको सूचिकरण, लिखित परीक्षा सञ्चालन र अन्तर्वार्ता समेत लिई सिफारिस गर्न देहायको छनौट तथा सिफारिस समिति रहनेछ:

(क) प्रमुख प्रशासकीय अधिकृत .संयोजक

(ख) नेपाल सरकारको जिल्ला स्तरको सरकारी सेवाको अधिकृत स्तरको कर्मचारी  
विषय विज्ञको रूपमा .सदस्य

(ग) गाउँपालिकाको विषयगत शाखा प्रमुख .सदस्य

(२) उपदफा १ बमोजिमको समितिको बैठक तथा परीक्षा संचालनमा अध्यक्ष र उपाध्यक्षलाई आमन्त्रण गर्न सकिनेछ । समितिले आवश्यकतानुसार अन्य विषयविज्ञलाई समेत आमन्त्रण गर्न सक्नेछ ।

(३) उपदफा १ बमोजिमको समितिको बैठक तथा परीक्षा संचालन सम्बन्धी कार्यविधि आफै ब्यवस्थित गर्ने छ भने परीक्षा संचालन खर्च तथा बैठक भत्ता लोकसेवा आयोगले तोकेको आर्थिक कार्यविधि बमोजिम हुने छ ।

६. सूचिकरणको विवरण प्रकाशन गर्ने : (१) दफा ४ बमोजिम सूचिकरणको लागि न्यूनतम ५० प्रतिशत उत्तिर्णाङ्क अंक प्राप्त गर्ने उम्मेदवारहरूको दफा ५ बमोजिमको समितिको सिफारिसको

आधारमा कार्यालयले लिखित परीक्षा प्रयोजनको लागि उम्मेदवारहरुको रोल नम्बर , नाम थर, ठेगाना, आदि समेत उल्लेख गरी सूचिकरणको विवरण प्रकाशन गर्नेछ ।

(२) उपदफा (१) बमोजिम छोटो सूची प्रकाशनमा सफल उम्मेदवारको लिखित परीक्षा लिई लिखित परीक्षामा सफल उम्मेदवारको अन्तरवार्ता समेत लिई सिफारिस गर्नुपर्नेछ ।

तर छोटो सूची प्रकाशनको लागि १ (एक) मात्र उम्मेदवार सफल भएमा अन्तरवार्ता मात्र लिई र श्रेणी विहिन कर्मचारीको हकमा अन्तर्वार्तामा उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारलाई क्रमश सिफारिस गर्न सकिनेछ ।

**७. करार गर्ने:** (१) कार्यालयले सिफारिस भएका मुख्य उम्मेदवारलाई अनुसूची - १ बमोजिमको कार्य-विवरण सहित अनुसूची-४ बमोजिमको ढाँचामा करार गर्नुपर्नेछ । उक्त अवधि भित्र सम्पर्क राख्न नआएमा क्रमशः वैकल्पिक उम्मेदवारलाई सूचना दिई करार गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम करार गरे पश्चात अनुसूची-५ बमोजिमको पत्र कार्यालयले प्राविधिक कर्मचारीलाई दिनुपर्नेछ ।

(३) उपदफा (१) बमोजिम कार्यालयले कार्यविवरण दिँदा विषयगत शाखा समेत तोकिएको काममा लगाउनु पर्नेछ ।

(४) यस कार्यविधि बमोजिम करार गर्दा सामान्यतः आर्थिक वर्षको श्रावण १ (एक) देखि अर्को वर्षको असार मसान्त सम्मका लागि मात्र करार गर्नु पर्नेछ । तर उक्त पदले गर्नुपर्ने काम समाप्त भएमा वा पर्याप्त नभएमा वा कार्य प्रारम्भ नै नभएको अवस्थामा स्थानीय तहले कामको बोझ र अवधि हेरी करारको अवधि घटाउन र करारमा राख्न आवश्यक भएमा अवधि बढाउन सक्नेछ ।

(५) प्राविधिक कर्मचारीले स्वेच्छाले करार निरन्तरता गर्न नचाहेमा कम्तीमा १ (एक) महिना अगाडी कार्यालयमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ । यसरी जानकारी नगराई करार अन्त गरी काम छोडेमा त्यस्तो व्यक्तिलाई पुनःकरारमा काम गर्ने अवसर दिईने छैन ।

(६) यस दफा विपरितको अवधि उल्लेख गरी वा करारमा उल्लेख भए भन्दा बढी रकम भुक्तानी दिएमा त्यसरी अवधि उल्लेख गर्ने वा रकम भुक्तानी गर्ने कर्मचारीको तलब भत्ताबाट कटौत गरी असूल उपर गरिनेछ र विभागीय कारवाही समेत गरिनेछ ।

**८. कार्य शर्त , पारिश्रमिक र अवधि:** (१) यस कार्यविधि बमोजिम सेवा करार सम्झौता गरिएका प्राविधिक कर्मचारीको मासिक पारिश्रमिक सम्बन्धित तह वा पदको शुरु तलब स्केलमा नबढ्ने

गरी करार सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ । स्थानीय भत्ता पाउने स्थानमा नेपाल सरकारको दररेट बमोजिम करारमा उल्लेख भए अनुसार स्थानीय भत्ता उपलब्ध गराउन सकिनेछ ।

(२) कार्यालयले कार्य-विवरणमा उल्लेख भए बमोजिम प्रगतिको स्थलगत वा वस्तुगत प्रतिवेदनका आधारमा कार्य सम्पादन अनुसार करारमा उल्लेख गरी भ्रमण भत्ता वा फिल्ड भत्ता उपलब्ध गराउन सक्नेछ ।

तर करार सम्झौतामा उल्लेख नगरिएको भ्रमण भत्ता, फिल्ड भत्ता वा अन्य भत्ता उपलब्ध गराउन नियुक्त भएका कर्मचारीले दावी गर्न पाउने छैन ।

(३) यस कार्यविधि बमोजिम प्राविधिक कर्मचारीले करारमा काम गरेकै आधारमा पछि कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ती हुनाका लागि कुनै पनि दाबी गर्न पाउँने छैन ।

(६) उपदफा (१) बमोजिम करार गर्दा काम शुरू गर्ने मिति र अन्त्य गर्ने मिति समेत उल्लेख गर्नुपर्नेछ । तर त्यस्तो करारको अवधी एकपटकमा १ (एक) वर्षभन्दा बढी हुने छैन ।

९. **करार समाप्ती:** (१) यस कार्यविधि बमोजिम करार गरिएको पद वा दरबन्दीमा नेपालको संविधान बमोजिम कर्मचारी समायोजन भई खटिई आएमा त्यस्तो व्यक्तिको करार स्वतः अन्त्य हुनेछ ।

(२) करार सम्झौता गरिएको श्रेणीविहिन वा प्राविधिक कर्मचारीको कार्य सन्तोषजनक नभएको भनि कार्यरत विषयगत शाखा वा कार्यालयले सिफारिश गरेमा अध्यक्ष वा प्रमुख प्रशासकीय अधिकृतले आवश्यक छानविन गर्न लगाई सफाइको मौका दिई कार्यालयले जुनसुकै अवस्थामा करारबाट हटाउन सकिनेछ ।

१०. **विविध:** यस कार्यविधि कार्यान्वयन क्रममा थप व्यवस्था गर्नु परेमा यस कार्यविधि तथा प्रचलित कानूनसँग नबाझिने गरी गाउँपालिकाले आवश्यक निर्णय गर्न सक्नेछ ।

अनुसूची - १  
(दफा ४.१ सँगसम्बन्धितकार्य विवरणकोढाँचा)  
बराहताल गाउँ कार्यपालिकाको कार्यालय  
कुनाथरी, सुर्खेत  
कर्णाली प्रदेश, नेपाल

कार्य विवरणको नमुना:

कर्मचारीको नाम:

काम गर्नुपर्ने स्थान:

कर्मचारीको पद:

सुपरिवेक्षक:

प्रतिवेदन पेश गर्नुपर्ने अधिकारी:

कार्य विवरण:

१.

२.

३.

४.

५.

६.

७.

## अनुसूची - २

(दफा ४.१सँगसम्बन्धितआवेदनकोढाँचा)

बराहताल गाउँ कार्यपालिकाको कार्यालय

कुनाथरी, सुर्खेत

कर्णाली प्रदेश, नेपाल

### करार सेवामा लिने सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०७ / / )

यस गाउँपालिकाको लागी देहायको संख्या र योग्यता भएको प्राविधिक कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ..... दिन भित्र यस कार्यालयमा दरखास्त दिन हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको फाराम, दरखास्त दस्तुर, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरू सहितको विस्तृत विवरण कार्यालयबाट वा वेवसाइट

[www.barahatalmun.gov.np](http://www.barahatalmun.gov.np) बाट उपलब्ध हुनेछ ।

| पद नाम | संख्या |
|--------|--------|
|        |        |
|        |        |

### २.शैक्षिक योग्यता र अनुभव (नमुना):

१. नेपाली नागरिक ।
  २. न्यूनतम योग्यता (सम्बन्धित पदको न्यूनतम योग्यता)
  ३. अनुभवीलाई विशेष ग्राह्यता दिईनेछ ।
  ४. अधिकृत स्तरको कर्मचारीको उमेर २१ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने । (महिलाको हकमा ४० वर्ष)
  ४. सहायक स्तरको कर्मचारी १८वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने ।(महिलाको हकमा ४० वर्ष)
  ५. काउन्सिलमा दर्ता भएको प्रमाणपत्र (काउन्सिल दर्ता प्रमाण पत्र चाहिनेको हकमा)
  ६. अन्य प्रचलित कानूनद्वारा अयोग्य नभएको ।
३. दरखास्तमा संलग्न गर्नुपर्ने: उम्मेदवारको व्यक्तिगत विवरण , शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि , नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि , अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानून बमोजिम



विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।

अनुसूची - ३

(दफा ४.२ सँग सम्बन्धित दरखास्त फारामको ढाँचा)

बराहताल गाउँ कार्यपालिकाको कार्यालय

कुनाथरी, सुर्खेत

कर्णाली प्रदेश, नेपाल

हालसालै खिचेको  
पासपोर्ट साईजको पुरै  
मुखाकृति देखिने  
फोटो यहाँ टास्ने र  
फोटो र फाराममा

**करारको लागि दरखास्त फाराम**

(क) वैयक्तिक विवरण

विज्ञापन नं.

पद :

|                         |              |                         |                |
|-------------------------|--------------|-------------------------|----------------|
|                         | नाम थर       | (देवनागरीमा)            | लिङ्गः         |
|                         |              | (अंग्रेजी ठूलो अक्षरमा) |                |
|                         | नागरिकता नंः | जारी गर्ने जिल्ला :     | मिति :         |
| स्थायी ठेगाना           | क) जिल्ला:   | ख) न.पा./गा.पा.         | ग) वडा नं      |
|                         | घ) टोल :     | ड) मार्ग/घर नं. :       | च) फो नं.      |
| पत्राचार गर्ने ठेगाना : |              |                         | ईमेल           |
| बाबुको नाम, थर :        | जन्म मिति :  | (वि.सं.मा)              | (ईस्वि संवतमा) |
| बाजेको नाम, थर :        | हालको उमेर : | वर्ष                    | महिना          |

(ख) शैक्षिक योग्यता/तालिम (दरखास्त फाराम भरेको पदको लागि चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता/तालिम मात्र उल्लेख गर्ने)

| आवश्यक न्यूनतम योग्यता | विश्वविद्यालय/बोर्ड/तालिम दिने संस्था | शैक्षिक उपाधि/तालिम | संकाय | श्रेणी/प्रतिशत | मूल विषय |
|------------------------|---------------------------------------|---------------------|-------|----------------|----------|
| शैक्षिक योग्यता        |                                       |                     |       |                |          |
| तालिम                  |                                       |                     |       |                |          |

(ग) अनुभव सम्बन्धी विवरण

| कार्यालय | पद | सेवा/समूह/उपसमूह | श्रेणी/तह | स्थायी/अस्थायी/करार | अवधि |      |
|----------|----|------------------|-----------|---------------------|------|------|
|          |    |                  |           |                     | देखि | सम्म |
|          |    |                  |           |                     |      |      |
|          |    |                  |           |                     |      |      |

मैले यस दरखास्तमा खुलाएका सम्पूर्ण विवरणहरू सत्य छन् । दरखास्त बुझाएको पदको सूचनाको लागि अयोग्य ठहरिने गरी कुनै सजाय पाएको छैन । कुनै कुरा ढाँटे वा लुकाएको ठहरिएमा प्रचलित कानून बमोजिम सहनेछु/बुझाउनेछु । उम्मेदवारले पालना गर्ने भनी प्रचलित कानून तथा यस दरखास्त फारामका पृष्ठहरूमा उल्लेखित सबै शर्त तथा नियमहरू पालना गर्न मन्जुर गर्दछु । साथै करारमा उल्लेखित शर्तहरू पूर्ण रूपमा पालना गर्नेछु र करारको समयभन्दा अगावै करारको अन्त्य गर्दा कम्तिमा ३ महिनाको पूर्व सूचना दिई कार्यालयमा निवेदन दिनेछु ।

|                             |       |                    |
|-----------------------------|-------|--------------------|
| उम्मेदवारको ल्याप्चे सहीछाप |       | उम्मेदवारको दस्तखत |
| दायाँ                       | बायाँ |                    |
|                             |       | मिति:              |

|  |  |  |
|--|--|--|
| कार्यालयले भर्ने:                            |  |  |
| रसिद/भौचर नं. :                              | रोल नं. :  |  |
| दरखास्त अस्वीकृत भए सो को कारण :             |  |  |
| दरखास्त रुजु गर्नेको नाम र दस्तखत:<br>मिति : | दरखास्त स्वीकृत/अस्वीकृत<br>गर्नेको दस्तखत<br>मिति : |  |

द्रष्टव्य : दरखास्त साथ सूचनामा उल्लेखित लगायत निम्नलिखित कागजातहरु अनिवार्य रुपमा उम्मेदवार आफैले प्रमाणित गरी पेश गर्नु पर्नेछ ।  
(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (२) समकक्षता र सम्बद्ध आवश्यक पर्नेमा सो को प्रतिलिपि, (३) न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, प्राविधिक कार्य (इन्जिनियरिङ्ग, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स)को प्रतिलिपि, तालिम र अनुभव आवश्यक पर्नेमा सो समेतको प्रतिलिपि, आदि ।

## अनुसूची - ४

(दफा ७.१सँग सम्बन्धित करार सम्झौताको ढाँचा)

### करार सम्झौता

बराहताल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, (यसपछि पहिलो पक्ष भनिएको) र  
.....जिल्ला, .....नगरपालिका/गाउँपालिका, वडा नं. .... बस्ने श्री  
..... (यसपछि दोश्रो पक्ष भनिएको) का बीच बराहताल  
गाउँपालिकाको .....पदको कामकाज गर्न गराउन मिति .....  
/...../..... को निर्णय अनुसार देहायका कार्य/शर्तको अधिनमा रहि दोश्रो पक्षले पहिलो पक्षलाई सेवा उपलब्ध  
गराउन मन्जुर भएकाले यो करारको संझौता गरी एक/एक प्रति आपसमा बुझि लियौं दियौं :

१. **कामकाज सम्बन्धमा :** दोस्रो पक्षले आफुलाई तोकिएको संलग्न कार्य विवरण अनुसारको कार्य पहिलो पक्षले तोकेको समय र स्थानमा उपस्थित भई सम्पादन गर्नु पर्नेछ र आवश्यकतानुसार कार्यालयले तोकेको थप काम गर्नु पर्नेछ ।
२. **काम गर्नु पर्ने स्थान :**..... ।
३. **करारमा काम गरे बापत पाउने पारिश्रमिक :** प्रत्येक महिना व्यतित भएपछि , पहिलो पक्षले दोश्रो पक्षलाई मासिक रुपमा रु. .... (अक्षरेपी रु. ....पारिश्रमिक उपलब्ध गराउनेछ र कार्यालयको काममा कार्य क्षेत्रभन्दा बाहिर जानु परेमा नियमानुसार दैनिक भ्रमण भत्ता उपलब्ध गराउनेछ ।
४. **आचरणको पालना:** दोश्रो पक्षले बराहताल गाउँपालिकाको प्रचलित कानूनमा व्यवस्था भएका आचरण तथा अनुशासन सम्बन्धी व्यवस्थाहरु पालना गर्नु पर्नेछ ।
५. **विदा:** दोस्रो पक्षलाई सार्वजनिक विदा बाहेक महिनाको १ दिन भैपरी विदा उपलब्ध हुने छ ।
६. **कार्यालय सम्पत्तिको सुरक्षा:** दोस्रो पक्षले कार्यालयको चल अचल सम्पत्तिको नोक्सानी वा हिनामिना गरेमा सो को क्षतिपूर्ति वा हानी नोक्सानीको बिगो दोश्रो पक्षले पहिलो पक्षलाई दिनु पर्नेछ ।
७. **गोप्यता:** दोस्रो पक्षले कार्यालयको कागजपत्र, जिन्सी सामान एवं गोप्य कुरा वा कागजात कुनै अनधिकृत व्यक्ति वा देशलाई उपलब्ध गराएको प्रमाणित भएमा दोस्रो पक्षलाई करारबाट हटाई सोबाट भएको हानी नोक्सानीको क्षतिपूर्ति दोश्रो पक्षबाट भराईनेछ र कालो सूचीमा समेत राखिनेछ ।
८. **करार अवधि:** यो करार ..... । ..... । .....देखि लागु भई .....असार मसान्त सम्मको लागि हुनेछ ।
९. **कार्यसम्पादन मूल्यांकन:** पहिलो पक्षले दोस्रो पक्षको कार्य सम्पादन मूल्यांकन गर्ने र सो मूल्यांकन गर्दा सालवसाली निरन्तरता दिन उपयुक्त देखिएमा कार्यविधिको दफा ९ बमोजिम करार निश्चित अवधिको लागि थप हुन सक्नेछ ।
१०. **पारिश्रमिक कट्टी र करार सेवाको शर्तको अन्त्य:** दोश्रो पक्षले पहिलो पक्षलाई लगातार ७ (सात) दिन भन्दा बढी उक्त सेवा उपलब्ध नगराएमा , सन्तोषजनक सेवा दिन नसकेमा अनुपस्थित रहेको अवधिको पारिश्रमिक दामासाहिले कट्टा गरिनेछ र ७ (सात) दिन भन्दा बढी सेवा नगरेमा स्वतः यो संझौता पहिलो पक्षले रद्द गरी अर्को व्यवस्था गर्न वाधा पर्ने छैन । दोश्रो पक्षले शारिरीक रुपमा अस्वस्थ भई

वा अन्य कुनै कारणले सेवा दिन असमर्थ भएमा वा काम सन्तोषजनक नभएमा वा आचरण सम्बन्धी कुराहरु बराबर उल्लघन गरेमा दोश्रो पक्षसंगको संझौता रद्द गर्न सक्नेछ र निजको सट्टा अर्को व्यक्ति करारमा राखि काम लगाउन बाधा पर्ने छैन ।

११. दावी नपुग्ने: दोश्रो पक्षले यस करार बमोजिम काम गरेकै आधारमा पछि कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ति हुनाका लागि दावी गर्न पाउने छैन/गर्ने छैन ।
१२. प्रचलित कानून लागू हुने: यस संझौतामा उल्लेख नभएको कुरा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

गाउँपालिकाको तर्फबाट :

हस्ताक्षर : हस्ताक्षर :

नाम : नाम :

पद : ठेगाना :

कार्यालयको छाप:

मिति :

दोस्रो पक्ष (करार गर्ने व्यक्ति):

अनुसूची - ५  
(दफा ७.२ सँग सम्बन्धित करार सूचनापत्रको ढाँचा)  
बराहताल गाउँकार्यपालिकाको कार्यालय  
कुनाथरी, सुर्खेत  
कर्णाली प्रदेश, नेपाल

च.नं. मिति:

प.सं.

श्री .....

ठेगाना .....

विषय: करार सम्बन्धमा ।

तपाईंलाई छनोट तथा सिफारिस समितिको सिफारिस बमोजिम यस कार्यालयको मिति २०७...।....।... निर्णयानुसार ..... (पदको नाम वा काम) का लागि यसैसाथ संलग्न करार (सम्झौता) बमोजिम मिति २०७...।....।... देखि २०७...।....।.... सम्म करारमा राखिएको हुँदा संलग्न कार्यशर्त अनुरूप आफ्नो काम इमान्दारीपूर्वक र व्यवसायिक मूल्य मान्यता अनुरूप गर्नुहुन जानकारी गराइन्छ ।

साथै आफ्नो काम कर्तव्य पालना गर्दा यस गाउँपालिकाको कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता र आचरणको समेत परिपालना हुन जानकारी गराइन्छ ।

.....

प्रमुख प्रशासकीय अधिकृत

**बोधार्थ:**

श्री आर्थिक प्रशासन शाखा: प्रमाणित हाजिर/Time Sheet सहितको प्रतिवेदनका आधारमा सम्झौता बमोजिमको रकम मासिकरूपमा उपलब्ध गराउनुहुन ।

श्री प्रशासन शाखा: हाजिरीको व्यवस्था हुन ।

श्री वडा कार्यालय, ..... गाउँ कार्यपालिकाको कार्यालय ।

आज्ञाले,  
यादव प्रसाद सापकोटा  
प्रमुख प्रशासकीय अधिकृत